

पुनर्निर्माण
अभियानका
लागि सहयोगी
सामाज्री

पुनर्निर्माण र भूमि

ग्राफिक डिजाइन :
बिन्दु मजुमदार
bmajumdar33@gmail.com



परिवेश

२०७२ बैशाख १२, १३ र २९ गतेको बिनाशकारी भूकम्पले ३१ जिल्ला प्रभावित भए। जसमध्ये सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ। विनाशकारी भूकम्पबाट १४ जिल्लामा ८ हजार ७ सय ९० जनाको ज्यान गयो। २२,४९३ जना घाइते भए। ४ लाख ९८ हजार ८ सय ५२ निजी घर र २ हजार ६ सय ५६ सरकारी भवन पूर्णरूपले क्षतिग्रस्त भए। २ लाख ५६ हजार ६ सय ९७ निजी भवन र ३ हजार ६ सय २२ सरकारी भवनमा आंशिक क्षति भयो। १९ हजार भन्दा बढी विद्यालयहरूका कक्षा कोठा पूर्ण रूपमा र करिब ११ हजार कक्षाकोठा आंशिक रूपमा क्षति भएका छन्।

भूकम्प बिर्सि नसक्नु पिडा थियो। मानिसहरू घर छोडेर सडकमा रहे। गाउँमा तरकारीका लागि बनाईएका टनेल आवासमा बदलिए। यसले भौतिक र मानवीय क्षति मात्रै गरेन, प्राकृतिले पनि बिपत्तिको सामना गर्नु पर्यो। लामो समयसम्म पराकम्पन गईरहेकाले वर्षभरी त्रासको वातावरण रह्यो। जमिन धसिएर पहिरोको जोखिम बढ्यो। बालीनालीमा रोग लाग्यो। खेत बाँझो रहे। नहर, कुलो भत्किए। पानीका मूल कही सुके। केही सरे। यसले मानिसको घरवास र जिविकामा दीर्घकालीन असर पुर्यायो।

संकटको अवस्थामा सहयोगी हातहरू पनि उत्तिकै आगाडी आए। सरकारले तत्काल राहतको घोषणा गर्यो। संघसंस्थाहरूले तत्काल उद्धार र राहतका लागि भरमगदूर प्रयास गरे। स्थानिय समुदायमा सद्भाव रह्यो। देशभरबाट प्रभावित क्षेत्रमा राहत आयो।

सबै कुरा असल मात्र हुँदैनन भने जस्तै केही बिकृतिका स्वर पनि बाहिर आए। शिबिर भित्रै महिलाहरू असुरक्षित भएको। राहतमा न्याय नभएको। उद्धारमा ढिलाई भएको। सरकारी उदाशीनताले राहतका लागि आएका सामग्री सम्बन्धित ठाउँमा नपुगेको। राहत

समग्रीमा भ्रष्टाचार भएको जस्ता कुरा उदाहरकै क्रममा पनि आए । अहिले पुनर्निर्माण प्रक्रियामा पनि त्यस्ता गुनासाहरू छन् ।

यस्तो अवस्थालाई समस्याको रूपमा मात्र प्रस्तुत गर्नु भन्दा यसबाट पाठ सिकेर हरेक ब्यक्ति, परिवार सचेत भई अधि बढ्ने बेला आएको छ । सरकारले नीति र योजना बनाउने हो । जिम्मेवारी प्राप्त निकायले त्यसलाई कार्यान्वयन गर्ने हो । दीगो संरचना, दीगो बिकास, दीगो जिविका, दीगो शान्तिको लागि समुदाय पनि उत्तदायी बन्नुपर्छ । यही बुझाईका साथ सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र राष्ट्रिय भूमि अधिकार मञ्चले भूकम्प गएको हप्ताभित्रै भूमि अधिकार सहितको पुनर्निर्माणको पक्षमा अवधारणा तयार गरि सरकारलाई पेश गरको थियो । त्यसमा भएका मुख्य कुरालाई यहाँ राखिएको छ ।

- ❖ भूकम्पले मानवीयक्षतिसँगै भौतिक रूपमापनि ढूलै नोकसान पुर्यायो । जग्गा नभएका र जग्गा भएर पनि स्वामित्व नभएकाहरू भनै समस्यामा छन् । प्राप्ततथ्याङ्क कहरूअनसार उनीहरूलाई आवासको लागि आवस्यक जग्गा उपलब्ध गराउनु अहिलेको मुख्य सवाल हो ।
- ❖ सरकारले भूकम्प प्रभावितलाई एक वर्षको मालपोत मिनाहा गर्यो । तर अरूको जग्गा कमाउने किसानहरूले कुत वा भाडा अरू वर्ष सरह नै तिर्नु पर्यो । जबकी भूकम्पकाकारण कुलो भत्कियो । पानीका मूल सुके । बालीमा रोग लाग्यो । बिउ, मलको समस्या भयो । उत्पादन घट्यो । यसको न कहीं लेखाजोखाभयो, न सहुलियतको योजना ।
- ❖ अहिले राज्यको मुख्य प्राथमिकता पुनर्निर्माण हो । यसको भूमिसंग अन्योन्याश्रीत सम्बन्ध छ । पुनर्निर्माण र भूउपयोगलाई अलग राख्न सकिदैन । पुनर्निर्माण सँगै भूमिहीन, सुकुम्बासी, मोही, बिर्ता, गुठी, ऐलानी, लगायतका भूस्वामित्वसंग सम्बन्धित समस्या पनि हल गर्दै जानुपर्छ ।
- ❖ भौगोलिक हिसावले मानव बस्ती सुरक्षित हुनुपर्छ । त्यसको सुनिश्चितताका लागि जमिनको पनि प्राविधिक जाँच गरिनुपर्छ । घर मात्र सर्वेक्षण गर्ने होइन । जग्गाको पनि सर्वेक्षण हुनुपर्छ । र भूउपयोग योजनाका आधारमा पुनर्निर्माण कार्यलाई अगाडि बढाउनुपर्छ ।

- ❖ सुकूम्वासीहरूलाई जिविकोपार्जनमा समेत सहयोग पुग्ने गरी सुरक्षित आवासको ब्यवस्था गरिनुपर्छ । विर्ता, स्ववासी, वेनिस्सा, गुठी र यस्तै प्रकृतिका जग्गाहरू जोतभोग गर्दै आएको परिवारको स्वामित्वमा छोटो र सरल प्रक्रिया अपनाई दर्ता गरिनुपर्छ ।
- ❖ जोखिम अवस्थामा रहेका वस्तीहरूलाई स्थान्तरण गर्दा उनिहरूको जिविका, सुरक्षा र संस्कृतिलाई समेत विचार गरी जग्गाको स्वामित्व सहित स्थानीय स्तरमै पुर्नस्थापना गरिनुपर्दछ । यसका लागि अनौपचारिक भूसम्बन्ध भएको (भोग चलन गरेको तर जग्गाधनी पुर्जा नभएको) जग्गा दर्ता गर्दा उपयुक्त हुन्छ । यस्तो जग्गाको धनीपुर्जा श्रीमान श्रीमतिको (एकलमहिला पुरुषको हकमा बाहेक) संयुक्त नाममा दिईनुपर्छ ।
- ❖ भूमिको सहज र न्यायिक ब्यवस्थापनका लागि भूउपयोग सम्बन्धी ऐन बनाई तत्काल लागु गर्नुपर्दछ । हरेक गाउँ टोलमा सामुदायिक जमिन राख्ने कुराको ऐनमा स्पष्ट ब्यवस्था हुनुपर्दछ । र एकिकृत बस्ती विकास गर्दा खाद्य संकटको अवस्था सिर्जना नहुने कुरा सुनिश्चित हुने गरि कृषियोग्य जग्गा मास्न नपाईने नीति लिईनु पर्दछ ।
- ❖ अरूको जग्गा कमाईहेका भूमिहीन तथा सिमान्तकृत किसानको हितका लागि एक वर्षको बाली मिनाहा वा क्षतिपुर्तिको ब्यवस्था गरिनुपर्छ । भूकम्पले कृषि संरचनाहरू कुलो, पोखरी क्षति भएका छन् । पानीका मूल सुकेका वा सरेको छन् । यसले जग्गा बाँझो रहेको छ । यसलाई समेत ध्यान दिई घर निर्माण सगै कृषि क्षेत्रको पुनर्निर्माण पनि गरिनु पर्छ ।
- ❖ पुनर्निर्माण प्रक्रियामा सबै वर्ग समुदायको सहज ढंगले पहुँच पुर्यान नोक्सान भएका कागजातहरू बनाउनका लागि सरकारले धुम्ती शिविरहरू सञ्चालन गर्नुपर्दछ । खेतीपातीबाटै जिविका चलाईरहेका परिवारको जग्गा दर्ता भएको छैन भने त्यस्तो जग्गा भोग चलनका आधारमा दर्ता गरिने ब्यवस्था हुनुपर्छ ।
- ❖ पुनर्निर्माण अभियानलाई महाअभियानको रूपमा लैजानुपर्छ । बाढी, पहिरो, आगलागी लगायत अरू खालका प्राकृतिक प्रकोप न्युनिकरण गर्न समेत सिकाई हुने गरि सरकार, गैरसरकारी संस्था र स्थानिय नागरिकहरूको सामुहिक पहल, स्वामित्व र योजनाका आधारमा काम सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ ।

भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यबिधि, २०७२ मा राष्ट्रिय भूमि अधिकार मञ्च^१को प्रस्ताव

तुला प्रकोप पछाडि हुने पुर्नस्थापना र पुनर्निर्माणका सन्दर्भमा भूमिको विषय जटिल तर अनिवार्य सम्बोधन गर्नुपर्ने विषयको रूपमा रहन्छ । यसै भएर नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यबिधि तयार गरेको छ । कार्यबिधी राजपत्रमा प्रकाशित भएपश्चात राष्ट्रिय भूमि अधिकार मञ्चले त्यस सम्बन्धमा समुदाय र जिल्ला तहमा छलफल गरेको थियो । कार्यबिधीले धैरै महत्वपूर्ण विषयहरू सम्बोधन गरेको भएपनि करिपय समस्यालाई अझै सम्बोधन गर्न आवस्यक भएकाले कार्यबिधिलाई थप व्यवहारीक बनाउने गरी परिमार्जन गर्नुपर्ने देखिएको छ ।

.....

१ राष्ट्रिय भूमि अधिकार मञ्च, भूमिहीनहरूको राष्ट्रिय सङ्घठन हो । भूकम्प पछि मञ्चले भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा छलफल गरी सुकुम्भासीको सुरक्षित वसेवासको लागि जग्गाको व्यवस्था गर्न माग गरेको थियो । त्यसै राष्ट्रिय योजना आयोगसंग छलफल गरी तत्कालिन समयमा सरकारले संकेत गर्न लागेको भूकम्प प्रभावितहरूको लगतमा सुकुम्भासी र भूमिमा अनोपचारिक स्वामित्व भएकाको विवरण लिन अनुरोध गरेको थियो । तत्कालिन अवस्थामा भूकम्प प्रभावित जिल्लामा देखिएका भूमिसंग सम्बन्धीत सवालको अध्ययन गरी सवाल र विकल्पहरू तयार पारी समुदाय, जिल्ला र राष्ट्रिय तहमा छलफलमा ल्याएको थियो । मञ्च पि क्षेत्रमा कृषियोग्य भूमिको संरक्षण एवं दिगो पुनर्निर्माणको विषयमा सचेतन बढाउने कार्यमा पनि संलग्न हुँदै आएको छ ।

| कार्याबिधिमा भएको व्यवस्था स्रोत : | मञ्चको सुभाव | कारण |
|---|---|---|
| <p>४. समितिको गठन : भूकम्पबाट प्रभावित क्षेत्रमा जग्गा दर्ता सम्बन्धि आवश्यक कारबाही गर्ने प्रत्येक जिल्लामा देहाय बमोजिमको जग्गा दर्ता समिति रहनेछ ।</p> <p>(क) प्रमुख जिल्ला अधिकारी -अध्यक्ष</p> <p>(ख) स्थानिय बिकास अधिकारी -सदस्य</p> <p>(ग) जिल्ला बन कार्यालयको प्रमुख वा निजले तोकेको सो कार्यालयको अधिकृत -सदस्य</p> <p>(घ) प्रमुख, नारी कार्यालय - सदस्य</p> <p>(ङ) प्रमुख, मालपोत कार्यालय -सदस्य सचिव</p> | <p>जिल्लाका सबै सभासद, मुख्य राजनीतिक दलको प्रमुख, र प्राधिकरणको सम्बन्धित जिल्ला हेतै अधिकारी समेत रहनेरी सम्बन्ध एवं सहयोग समिति पनि बनाउन पर्ने ।</p> | <p>विस्थापीतहरूको पुर्नस्थापना र सुकुमारीहरूको लागि जग्गा जुटाउन राजनीतिक दल र सभासदहरूको सहयोग अनिवार्य आवश्यक हुने भएकाले ।</p> |
| <p>५. समितिको काम कर्तव्य र अधिकार :</p> <p>(क) जग्गा दर्ता सम्बन्धि कारबाही गर्दा दफा ३ बमोजिम प्राप्त निवेदन र कागजातका अंतिरिक्त सुक निवेदन वा थप कागज प्रमाण आवश्यक पर्ने भएमा सम्बन्धित व्यक्तिबाट पेश गर्न लगाउने ।</p> <p>(ख) आवश्यकता अनुसार जग्गाको फिल्डबुक, नक्सा, तिरो, लागतको प्रमाण, सम्बन्धित व्यक्तिबाट पेश गर्न लगाउने ।</p> <p>(ग) निवेदकको हक्कभोग रहेनरहेको सम्बन्धमा साँध सधियार तथा स्थानिय निकायको प्रतिनीधिको रोहरमा स्थलगत सर्जिमन गराउने ।</p> <p>(घ) जग्गाको हक्कदावी सम्बन्धमा उजुरी गर्ने काठमाडौं उपत्यकाको हक्कमा राखिए स्तरको दैनिक समाचार पत्र र अन्यत्रको हक्कमा स्थानिय समाचार पत्रमा पन्थ दिनको सुचना प्रकाशन गर्ने ।</p> <p>(ङ) खण्ड (घ) बमोजिम उजुरी पेमा सो को छानबीन एवं प्रमाणको मुल्यांकन गरि पन्थ दिनभित्र निर्णय गर्ने ।</p> <p>(च) सम्बन्धित जग्गाको मोठ मालपोत कार्यालयबाट भिडाउने ।</p> <p>(छ) जग्गा वा लागत रोकका भए नभएको मालपोत कार्यालयसँग बुझ्ने ।</p> <p>(ज) प्राप्त कागज प्रमाण सम्बन्धित कार्यालयबाट भिडाउने ।</p> <p>(झ) जग्गामा निजको हक्कभोग भएनभएको यकिन गर्ने ।</p> | <p>थप्युपर्ने जग्गा दर्ता सम्बन्धि काम कारबाहीको लागि समितिको छुटै कार्यालय स्थापना गर्ने ।</p> <p>स्थानीय भाषामा आमसञ्चार माध्यमबाट सुचना प्रशारण गर्ने ।</p> <p>फिल्ड सर्जिमन र स्थलगत अध्ययन प्रतिवेदनलाई पनि आधार बनाउन सक्ने अधिकार दिनुपर्ने</p> | <p>वास्तवीक पिंडितहरू कोही पनि नछुट्न भनाको लागि समितिको छुटै कार्यालय स्थापना गर्ने ।</p> <p>भूकम्पबाट कतिपयते आफना भएका प्रमाण पनि गुमाएका छन् ।</p> <p>र अनिहरू खोजेका सबै प्रमाण जुटाउन असर्मथ हुन सक्छन् ।</p> |
| <p>(१) (१) ऐकर जग्गा दर्ता सम्बन्धि व्यवस्था: समितिले ऐकर जग्गा दर्ता हुन अर्थ त्यस्तो जग्गाको फिल्डबुकमा जोताहा उल्लेख भए, निज जोताहा बुझी जग्गाधीनी यकीन गेरे मात्र जग्गा दर्ताको निर्णय लिनु पर्ने छ ।</p> <p>(२) उपदफा (१) बमोजिम समितिले जग्गा दर्ता गर्ने निर्णय गरेपछि सो जग्गाको नापजाँच भएको वर्षदेखि चालु आर्थिक वर्ष (मालपोत मिनाहा भएको भए, सो वर्षको बाहेक) सम्मको मालपोत सम्बन्धित व्यक्तिबाट असुल गर्न सम्बन्धित स्थानिय निकायमा लेखी पठाउन पैठ्ने ।</p> | <p>ऐकर जग्गा दर्ता गर्दा हाल सो जग्गा कसले जोतिहेको छ सो जोताहा बुझि दर्ता गर्न प्रमाण भएको बाहेको जोतिहेको रहेछ भने उत्तराई सर्जिमनको आधारमा जोताहा कायम गरी आधा हक दिने ।</p> <p>नापजाँच भएको वर्षदेखीको साठो चालु आर्थिक वर्षको मात्र मालपोत लिनुपर्ने ।</p> | <p>कागजी प्रमाण नभएका तर अरूको जग्गा जोत्दै आएका किसान धेरै छन् । जग्गाधीनीले घर भएको जग्गामा पुनः घर बनाउन मञ्जुरीनामा सम्म दिन चाहेका छैनन । उभीहरूको सम्प्य सम्बोधन गर्न सर्जिमनलाई मुख्य आधार बनाउनुपर्ने ।</p> <p>भूकम्पले सबै सम्पत्ति सिध्याएका पिंडितहरूसँग जग्गा नापजाँच भएदेखीकै तिरो असुले भने व्यवस्था न्यायिक दोखदैन ।</p> |

| | | |
|--|---|---|
| <p>८. बिर्ता जग्गा दर्ता सम्बन्धि व्यवस्था :</p> <p>(१) समितिले बिर्ता जग्गा दर्ता गर्नु अघि देहाच्य बमोजिमको प्रक्रिया पूरा गरेर मात्र जग्गा दर्ताको निर्णय गर्नु पर्नेछ ।</p> <p>(क) “क”श्रेणीको बिर्ता जग्गा भए प्रचलित कानूनले तोकिको प्रमाण समेत दाखिला गर्न लगाउने ।</p> <p>(ख) “ख”श्रेणीको बिर्ता जग्गा भए सम्बन्धित व्यक्तिकाट बिर्ता (पोटो)लागत, कूल कवुलियत जोताहा अस्थायी निस्सा माग गर्ने ।</p> <p>(ग) फिल्डबुकाट देरिवएका जग्गाथानी बुझी बिर्ता जग्गा हो, होइन यकिन गर्ने ।</p> <p>(२) उपदफा १ बमोजिम समितिले जोताहाको नाममा “क”श्रेणीको बिर्ता जग्गा दर्ता गर्ने निर्णय गरेपछि सो जग्गामा प्रचलित कानून बमोजिम पाजिएशन प्रोजेक्टका लागि कायम भएको न्युनम मुल्याकानको १० प्रतिशतले हुने रकम तथा चालु आर्थिक वर्षका लागि तोकिएको मालपोतको सात दोब्बले हुने रकम सम्बन्धित व्यक्तिकाट असुल गर्न मालपोत कार्यालयलाई लेखी पठाउनु पर्नेछ ।</p> <p>(३) उपदफा (१) बमोजिम समितिले जोताहाको नाममा “ख”श्रेणीको बिर्ता जग्गा दर्ता गर्ने निर्णय गरेपछि सो जग्गामा प्रचलित कानून बमोजिम पाजिएशन प्रोजेक्टका लागि कायम भएको न्युनम मुल्याकानको १० प्रतिशतले हुने रकम तथा चालु आर्थिक वर्षका लागि तोकिएको मालपोतको सात दोब्बले हुने रकम सम्बन्धित व्यक्तिकाट असुल गर्न मालपोत कार्यालयलाई लेखी पठाउनु पर्नेछ ।</p> | <p>मालपोत चालु आर्थिक वर्षको मात्र लिने व्यवस्था हुनुपर्ने । जग्गा दर्ता गर्दा ५ रोपनी भद्दा कम जग्गाको लागि राजिएशन प्रयोजनका लागि कायम भएको न्युनम मुल्याकानको २ प्रतिशत र सोभदा बढि भएकाको हकमा ५ प्रतिशतले हुन आउने रकम लिनुपर्ने ।</p> <p>किंतु गरी अन्यले दर्ता गरेको जग्गाको दर्ता खारेज गरी जोताहा गर्ने किसानको नाममा दर्ता गर्नुपर्ने ।</p> | <p>भूकम्पले सबै सम्पत्ती सिध्याएका पिंडितहरूसँग जग्गा नापजाँच भएदेखीकै तिरो असुल्ने भने व्यवस्था न्यायिक दोखिदैन । भूकम्प पिंडीतहरूले १० प्रतिशत बराबरको रकम र मालपोत मुल्याकानको ७ दोब्बरले हुन आउने राजस्व बुझाउन सक्ने स्थिती हैन । यसले समस्याको समाधान गर्दैन् ।</p> |
| <p>९. स्वबासी जग्गा दर्ता सम्बन्धि व्यवस्था:</p> <p>(१) समितिले स्वबासी जग्गा दर्ता गर्नु अघि त्यस्तो जग्गाको फिल्डबुकमा प्रत्यक्ष सम्बन्ध राख्ने घरबारी, घटेरी, करेसाबारी, रक्खनावारी, घरगोठ, मटान, कटेरो, तवेला, जस्ता बिरह र नापी नक्सामा सोसी बमोजिमको संकेत रहे नहेको बुझी जग्गा दर्ताको निर्णय गर्नुपर्ने ।</p> <p>(२) उपदफा १ बमोजिम समितिले जग्गा दर्ता गर्ने निर्णय गरेपछि त्यस्तो जग्गाको नापाँचाँच भएको वर्दिख्य चालु आर्थिक वर्ष(मालपोत मिनाहा भएको भए, सो वर्षको बाहेक)सम्मको मालपोत सम्बन्धित व्यक्तिकाट असुल गर्न स्थानिय निकायमा लेखी पठाउनु पर्नेछ ।</p> | <p>उल्लेखित प्रमाण नपुगेका पनि निवेदन पेकोमा सूचना जारी गर्ने । त्यसमा कसैको दावी विरोध देखिएपनि भने वार्ड तहमा सर्जिमन गराई भोगकर्ताको नाममा दर्ता गरि दिने ।</p> <p>१ वर्षको मात्र मालपोत लिनुपर्ने । जग्गा दर्ता गर्दा उनेहरूले भोग गरिरहेको जग्गा सबै दर्ता गर्नुपर्ने ।</p> | <p>नापी हुँदाको प्रमाणलाई मात्र आधार बनाउने हो भने अहिले पुनर्निर्माणमा जुन वर्लाई समेद्दू खर्च हो । त्यो समेटिन । जग्गा भएकैलाई थप जग्गा दिने काम हुँच । कमजोर वर्गले पाउन सबैदेन । त्यसकारण वर्तमान अवस्थालाई सम्बोधन गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने ।</p> |
| <p>१०. बेनिस्सा जग्गाको दर्ता सम्बन्धि व्यवस्था :</p> <p>(१) समितिले बेनिस्सा जग्गा दर्ता गर्नु अघि त्यस्तो जग्गा नापी हुँदा जग्गाको फिल्डबुकमा व्यक्तिको नाम र विरहमा आवादी अर्थ आउने व्यहोरा भए, नभएको यकिन गरेर मात्र जग्गा दर्ताको निर्णय गर्नुपर्ने ।</p> <p>(२) उपदफा (१) बमोजिम जग्गा दर्ता गर्ने निर्णय भएपछि समितिले बेनिस्सामा दर्ता गर्दा जग्गाको नाप जाँच भएको वर्दिख्य चालु आर्थिक वर्ष (मालपोत मिनाहा भएको भए, सो वर्षको बाहेक) सम्मको मालपोत सम्बन्धित व्यक्तिकाट असुल गर्न स्थानिय निकायमा लेखी पठाउनु पर्नेछ ।</p> | <p>उल्लेखित प्रमाण नपुगेका पनि निवेदन पेकोमा सूचना जारी गर्ने । त्यसमा कसैको दावी विरोध देखिएपनि भने वार्ड तहमा सर्जिमन गराई भोगकर्ताको नाममा दर्ता गरि दिने ।</p> <p>१ वर्षको मात्र मालपोत लिनुपर्ने । जग्गा दर्ता गर्दा उनेहरूले भोग गरिरहेको जग्गा सबै दर्ता गर्नुपर्ने ।</p> | <p>नापी हुँदाको प्रमाणलाई मात्र आधार बनाउने हो भने अहिले पुनर्निर्माणमा जुन वर्लाई समेद्दू खर्च हो । त्यो समेटिन । जग्गा भएकैलाई थप जग्गा दिने काम हुँच । कमजोर वर्गले पाउन सबैदेन । त्यसकारण वर्तमान अवस्थालाई सम्बोधन गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने ।</p> |

| | | |
|---|---|---|
| <p>११. गुरुती अधिनस्थ जग्गाको दर्ता सम्बन्धि व्यवस्था :</p> <p>(१) समितिले गुरुती अधिनस्थ जग्गा दर्ता गर्नु अघि त्यस्तो जग्गा नापी हुँदा जग्गाको फिल्डबुकमा जोताहा र गुरुठीको नाम उल्लेख भए, गुरुती अधिनस्थ जनाई जोताहा कायम गरि जग्गा दर्ता गर्ने निर्णय गर्नुपर्ने छ ।</p> <p>(२) उपदफा (१) बमोजिम जग्गा दर्ता गर्ने निर्णय भएपछि समितिले जग्गा नापाञ्च भएको वर्दिरिको कुरु सम्बन्धित व्यक्तिकाट असुल गर्न गुरुती कायलय वा गुरुती कार्यालय नभएको इलाकामा गुरुती कार्यालयको कायम गर्ने मालपोत कार्यालयमा लेखी पठाउनु पन्छ ।</p> | <p>जग्गा नापी हुँदा जग्गाको फिल्डबुकमा जोताहा र गुरुठीको नाम उल्लेख भएको वाहेक नापीको सम्बन्धिठ पनि विभिन्न समयमा जिल्लास्तरमा समिति बनी जोताहा कायम गरेको जग्गा र गुरुठीके जग्गा कमार्हेका तर जोताहा जग्गा कमार्हेका तर जिनमा दर्ता गरी जग्गाधनीपुर्जा पनि समेट्युन्ने ।</p> <p>जोताहाले कमार्हेका सचै प्रकृतिका गुरुती जग्गा जोताहाको नाममा दर्ता गरी जग्गाधनीपुर्जा दिने भन्ने व्यवस्था हुनुपर्ने । अहिलेको व्यवस्थाले निजी गुरुठीलाई समेट्ने देखिदैन । नापाञ्च भएको वर्दिरिको कुतको साटो चातु वर्षको कुत लिई भन्ने व्यवस्था हुनुपर्ने ।</p> | <p>कुत भन्ने विषय वार्षिक असुली गर्ने वस्तु हो । यसलाई जोगाएर राख्न सम्भव हुँदैन ।</p> <p>कतिपय किसानले नापाञ्चाच पछि पनि कुत बुझाएका छन् । उनिहरूलाई फेरी बुझाउ भन्नु न्यायिक हुँदैन ।</p> <p>भूकम्पले सबै सम्पन्नी सिद्धाएका पिंडतहस्सैंग पहिलेदेखीकै तिरी असुल भन्ने व्यवस्था न्यायिक देखिदैन । र उनिहरूले तिर्न सबैदैन् ।</p> |
| <p>१२. सरकारी तथा बन क्षेत्रको जग्गा दर्ता सम्बन्धि विशेष व्यवस्था :</p> <p>(१) यस कार्यालयमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भूकम्पाट प्रभावित व्यक्ति वा नीजको परिवारलाई पुर्वास वा स्थानान्तरण गर्नको लागि सरकारी जग्गा आवश्यक भए थाए दफा (३) को उपदफा (७) बमोजिम समितिकाट सिफारिस प्राप्त भएमा कार्याकारी समितिले सो सम्बन्ध्या आवश्यक जाँचबुझ्न गर्दा जग्गा दर्ता गर्न उपस्तु देखेमा जग्गा दर्ता गर्ने निर्णय गरि सो को जानकारी समितिलाई दिनुपर्नेछ ।</p> <p>(२) यस कार्यालयमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भूकम्पाट प्रभावित व्यक्ति वा निजको परिवारलाई पुर्वास वा स्थानान्तरण गर्नको लागि बन क्षेत्रको जग्गा आवश्यक पर्ने भएमा कार्याकारी समितिले प्रचलित कानूनको अधिनामा रही जग्गा दर्ता सम्बन्धित प्रचलित कानूनको अधिनामा रही जग्गा दर्ता सम्बन्धित निर्णय गरि सो को जानकारी समितिलाई दिनुपर्नेछ ।</p> | <p>भूकम्पाट प्रभावित व्यक्ति वा निजको परिवारलाई पुर्वास वा स्थानान्तरण गर्नको लागि बन क्षेत्रको जग्गा आवश्यक पर्ने भएमा कार्याकारी समितिले प्रचलित कानूनको अधिनामा रही पुर्नर्निर्माण प्राधिकरणले आवश्यक निर्णय लिन सक्ने व्यवस्था हुनुपर्ने ।</p> | <p>कार्यालयमे ६० दिनभित्र जग्गा दर्ताको निर्णय लिईसक्ने भन्ने व्यवस्था भएकाले कामलाई छिटो र स्थानिय तहबाटे सम्पन्न गर्न सो अधिकार प्राधिकरणलाई दिनु उपयुक्त हुने ।</p> |
| <p>१३. जग्गा दर्ता सम्बन्धि पुरानो निवेदनको दुङ्गो लगाउन सक्ने : यो कार्यालय प्रारम्भ हुनु अघि भूकम्पाट प्रभावित व्यक्तिका नाममा रैकर, विता, स्वामी, वैनिस्सा, वा गुरुती अधिनस्थ जग्गा दर्ता गर्ने सम्बन्धमा मालपोत कार्यालय वा नेपाल सरकारले प्रचलित कानून बमोजिम गठन गरेको समिति वा अन्य निकाय समक्ष कुनै निवेदन विचाराधीन रहेको भए, समितिले न्यस्तो निवेदन माग गरि यस कार्यालय बमोजिमको प्रक्रिया अवलम्बन गरि निवेदनको दुङ्गो लगाउन सक्नेछ ।</p> | <p>पछिल्लो पटको सुकूम्बासी समस्या समाधान आयोगमा निवेदन दिएका परिवार पनि समेट्ने । नेपाल राज्यभर कुनै ठाउँमा जग्गा नभएका परिवारलाई घरघडेका लागि एक वर्षको राजस्व लिई दर्ता गर्ने ।</p> <p>खेतीमै संलग्न परिवारलाई जग्गाको मूल्यको २ प्रतिशत र चातु आर्थिक वर्षको राजस्व लिई जग्गा दर्ता गरि दिने ।</p> | <p>धैरे जसो निवेदन सुकूम्बासी समस्या समाधान आयोगमा परेका र पछिल्लो पटकको आयोगले ७२ जिल्लामा निवेदन संकलन गरेको हुँदा त्यसलाई पनि आधार बनाउँदा उपयुक्त हुने ।</p> |



| | | |
|---|---|--|
| <p>१४. कुनै शुल्क वा रकम नलाग्ने :</p> <p>(१) यस कार्योबिधिमा अन्यत्र जुनसै कुरा लेखिएको भए तापनि भूकम्पबाट प्रभावित ब्यक्ति वा निजको परिवारलाई पुनर्वास वा स्थानान्तरणको लागि जग्गा दर्ता गर्दा कुनै शुल्क वा रकम लाग्ने छैन ।</p> | <p>राग्रो व्यवस्था</p> | |
| <p>१५. जग्गाको दर्ता तथा हदबन्दी :</p> <p>(१) भूकम्प प्रभावित ब्यक्ति वा परिवारको नाममा जग्गा दर्ता गर्दा क्षतिग्रस्त घरबास भएको किता मात्र दर्ता गर्नु पर्नेछ ।</p> <p>(२) भूकम्प प्रभावित ब्यक्ति वा निजको परिवारको पुनर्वास वा स्थानान्तरणको लागि बढीमा देहाय बर्माजिमको हदबन्दी कायम गरि जग्गा दर्ता गर्नेछ ।</p> <p>(क) काठमाण्डौ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिरपिनगरपालिका भित्र १२७.१६ वर्गमिटर,</p> <p>(ख) खण्ड क बाहेकका नगरपालिका र जिल्ला सदरमुकाम रहेका गाउँ बिकास समितिमा १९०.७४ वाँ मिटर,</p> <p>(ग) अन्य क्षेत्रभित्र ३१७.९० वर्गमिटर ।</p> | <p>भूकम्प प्रभावित क्षेत्रको उठी प्रवृत्तिको जग्गा पर नभएको किता पनि दर्ता गर्ने व्यवस्था हुनुपर्ने ।</p> | <p>उही प्रकृतिको कसैको दर्ता गर्ने र कसैको नगर्ने हुँदा समुदायमा दन्द आउँछ ।</p> <p>यि समस्या सरकारले हल गर्नुपर्ने भएको हुँदा यही पटक हल गरर पुनर्निर्माणलाई साकार बनाउन पर्ने ।</p> <p>यस कार्योबिधिले तोकेको हदबन्दी भन्दा बढी जग्गा भोग गरिरहेकै हुनात्ते उत्पादन बढिए, जिविका आदीका हिसावले पनि भोगका आधारमा जग्गा दर्ता गर्नुपर्ने ।</p> |
| <p>१६. निर्णय गरि सक्तु पर्ने :</p> <p>समितिले दफा (३) को उपदफा (१) वा (२) वा दफा (१३) बमोजिम निवेदन प्राप्त भएको मितिले ६० दिनभित्र जग्गा दर्ता सम्बन्ध निर्णय गरिसक्नु पर्नेछ ।</p> | | |
| <p>१७. जग्गाधानी दर्ता प्रमाण पुर्जा दिने :</p> <p>(१) समिति वा कार्यालयी समितिबाट यस कार्योबिधि बमोजिम जग्गा दर्ता गर्ने निर्णय भएपछि सो निर्णय कार्यान्वयनको लागि यथाशिव्र मालपोत कार्यालयमा लेखी पठाउनु पर्नेछ ।</p> <p>(२) उपदफा (१) बमोजिम लेखी आएमा मालपोत कार्यालयले सो जग्गाको विताकाट गर्नुपर्ने भए सो समेत गर्न लगाई फिल्डबुक र लागतमा जनाई सम्बन्धित ब्यक्तिलाई जग्गाधानी दर्ता प्रमाण पुर्जा उपलब्ध गाउनु पर्नेछ ।</p> <p>(३) मालपोत कार्यालयले पुनर्वास वा स्थानान्तरण भएका ब्यक्तिलाई उपलब्ध गराउने जग्गाधानी दर्ता प्रमाण पुर्जामा दफा (१८) मा उल्लेखित अवधी भित्र त्यस्तो जग्गा बिकि गर्न वा हक छ हस्तान्तरण गर्न नपाउने ब्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।</p> | | |
| <p>१८. बिक्रि वा हक हस्तान्तरण गर्न नपाउने :</p> <p>भूकम्प प्रभावित कुनै ब्यक्ति वा परिवारले पुनर्वास वा स्थानान्तरण हुँदा पाएको जग्गा दश वर्षसम्म बिक्रि गर्न वा अन्य कुनै कीसिमले हक हस्तान्तरण गर्न पाउने छैन ।</p> | | |

नेपाल सरकारको प्रयास सक्रात्मक हुँदाहुँदै पनि अहिलेको कार्यविधीमा परिमार्जन नगरी लिएको उद्देश्य पुरा हुने अवस्था छैन । कार्यविधीमा जग्गा दर्ताको प्रक्रियालाई छिटो गर्न खोजिएपनि समस्याको हल गर्न थप व्यवस्था गर्नुपर्ने हुन्छ । भुकम्प पिडितहस्तको वास छैन । खाने कुराको अभाव छ । सबै सम्पत्ति सिद्धिएको छ । उसबाट जग्गा नापजाँच भएदेखीकै कुत, तिरो लिने भन्ने कुरा व्यवहारिक छैन । जग्गाधनी पूर्जी उपलब्ध गराउँदा पती र पत्नी दुवै भएको परिवारमा संयुक्तपुर्जा दिनुपर्दछ ॥

पुनर्निर्माण भनेको भक्तेका घरको ठाउँमा अर्को घर मात्र उभ्याउने हुँदै हैन । हिजोदेखीका अन्यायपूर्ण व्यवस्था र विग्रेका विषयलाई पनि सपार्ने हो । भुकम्पबाट बढि प्रभावित जिल्लामा गुठी, विर्ता, बेदतावाल मोही, सुकुम्वासी, बेनिस्सा आदि अनेकन समस्या रहेको छ । यि समस्यालाई छिन्ने गरी कार्यविधी बनाउनु पर्छ ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदानका लागि लाभग्रही छनौट मादण्ड (संशोधन सहित)

**आवास पुनर्निर्माण सम्झौतामा रहेका विभिन्न अस्पष्टताहरू र
त्यसका समाधान सम्बन्धी व्याख्या**

मिति २०७२ साल फागुन ३० गते देखि भूकम्प प्रभावित जिल्लाका केही गा.वि.स.का
लाभग्राहीहरूसँग शुरु गरिएको अनुदान सम्झौताका क्रममा आएका विभिन्न प्रकृतिका
गुनासाहरूको विश्लेषण गरी अनुदान सम्झौतामा रहेका विभिन्न अस्पष्टताहरूलाई
निम्नानुसार गर्ने निर्णय गरियो ।

लाभग्राहीको सूचीमा नाम भएको र आफै आउन सक्ने तथा घर बनाउने जग्गा पनि आफैनै
नाममा भएको व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपूर्जा
(लालपूर्जा) र सर्वेक्षणको निस्सा लिएर आएको अवस्थामा तत्काल अनुदान सम्झौता
हुन सक्नेछ । अन्य अवस्थामा निम्न वर्मोजिम हुनेछ ।

(राष्ट्रीय पुनर्निर्माण प्राधिकरणको वेभसाईटबाट लिईएको)

| क्र.सं. | अस्पष्टताको प्रकृति | समाधानको उपाय | पेश गर्नुपर्ने कागजातहरू |
|---------|---|--|---|
| १ | लाभग्राहीको सूचीमा नाम भएको, जग्गा आफ्नो नाममा नभएको तर आफ्नो एकाघर परिवारको अन्य सदस्यको नाममा भएको । | यस्तो आवस्थामा जग्गाको लालपुर्जी जस्तो नाममा छ । उसले लाभग्राहीलाई घर बनाउने स्वीकृति दिएको कागज पेश गरेको हकमा र अन्य आवश्यक कागजपत्रहरू नेपाली नागरिकताको प्रमाणपत्र, सर्वेक्षणको निस्सा र सार्वान्धत लालपुर्जी पेश गरेका अनुदान सम्झौता तुरन्त हुन सक्नेछ । | जग्गा प्रयोग गर्न स्वीकृति दिएको कागजात, नेपाली नागरिकताको प्रमाणपत्र, सर्वेक्षणको निस्सा, जग्गाधनी दरी प्रमाण पूर्जा (लालपुर्जी) जग्गा प्रयोग गर्न स्वीकृति दिए फाराम अनुसूचीमा समावेश रहेको छ । |
| २ | लाभग्राहीको सूचीमा नाम भएको, घरमा भएको तर आफै आउ नसक्ने, जग्गा धनीदर्ता प्रमाणपूर्जा (लालपुर्जी) आफ्नै नाममा भएको । | यस्तो अवस्थामा एकाघर परिवारको सदस्य वा अन्य विश्वासको व्यक्तिलाई प्रतिनिधि तोक्न सक्ने, प्रतिनिधि तोकेको फारामा दुवैजनाले सही गरेको हुनुपर्ने, यसका अतिरिक्त दुवैजनाको नागरिकताको प्रमाणपत्र र सर्वेक्षणको निस्सा पेश गरेको अवस्थामा प्रतिनिधित्वे अनुदान सम्झौतामा हस्ताक्षर गर्न सक्नेछ । | प्रतिनिधि तोकेको फाराम, दुवैजनाको नागरिकताको प्रमाणपत्र, जग्गाधनी पूर्जा (लालपुर्जी), सर्वेक्षणको निस्सा, प्रतिनिधि तोक्ने फारम अनुसूचीमा समावेश रहेको छ । |
| ३ | लाभग्राहीको सूचीमा नाम भएको तर यहाँ नभएर बाहिर भएको र श्रीमान वा श्रीमती सम्झौता को लागि आएको । | यस्तो अवस्थामा यहाँ रहेको श्रीमान र श्रीमतीलाई प्रतिनिधि तोक्न सक्ने र प्रतिनिधि तोकेको फाराममा हस्ताक्षर गरेको हुनुपर्ने, लाभग्राही विश्वासमा रहेको हकमा हुलाकावाट कागजात मार्गाई पेश गर्न सक्ने, तथा अन्य आवश्यक कागजात पेश गरेको खण्डमा अनुदान सम्झौता पत्रमा प्रतिनिधित्वे हस्ताक्षर गर्न सक्ने । | प्रतिनिधि तोकेको फाराम, दुवैजनाको नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दरी दर्ता प्रमाण पूर्जा, सर्वेक्षणको निस्सा |
| ४ | लाभग्राहीको सूचीमा नाम भएको तर भोगचलन गर्दै आएको जग्गाको जग्गा धनी दरी प्रमाण पूर्जा(लालपूर्जा) नभएको । | यस्तो अवस्थामा जिल्ला नापी कार्यालयबाट नापी गराई लालपुर्जी लिएर आएपछि अनुदान सम्झौता हुन सक्नेछ । यसको लागि जग्गा प्राप्ती र जग्गा दरी सम्बन्धित बेलै कार्यविधि तयार भएको छ । | नेपाली नागरिकताको प्रमाण पत्र, जग्गाधनी दरी प्रमाण पूर्जा, सर्वेक्षणको निस्सा |
| ५ | आफ्नो नाम पहिलो घरधनीको रूपमा भएको, एउटा छोरा वा छोराहरूको नाम दोश्रो, तेस्रो घरधनीको रूपमा भएको, अंशबन्डा प्रस्त नभएको । | यस्तो अवस्थामा पहिलो लाभग्राहीको रूपमा नाम दर्ता रहेको व्यक्तिले अनुदान सम्झौता गर्न सक्ने । दोश्रो, तेस्रो घरधनीको रूपमा नाम रहेको व्यक्तिको केहि दावी विरोध भएमा गुनासोमा जान सक्ने र वैशाख १२ भद्रा पहिला नै अंशबन्डा भएको हकमा, कागजपत्र प्रमाण पुरा गरेको हकमा बेलै अनुदान सम्झौता हुन सक्ने अन्यथा एउटै मात्र अनुदान सम्झौता हुन सक्ने । | नेपाली नागरिकताको प्रमाण पत्र, जग्गाधनी दरी प्रमाण पूर्जा, सर्वेक्षणको निस्सा, गुनासो दर्ताको लागि अंशबन्डा भएको कागजपत्र |
| ६ | लाभग्राहीको सूचीमा नाम भएको तर गुठीको रूपमा दर्ता भएको जग्गा स्वप्रयोजनको लागि प्रयोग गर्न चाहेको । | सम्बन्धित लाभग्राहीको नाममा जग्गा दर्ता छ भने सबै कागजात पेश गरेको खण्डमा तत्काल अनुदान सम्झौता हुन सक्ने । गुठीको रूपमा मात्र जग्गा दर्ता रहेको अवस्थामा गुठी जग्गाको लागि हुँदै कार्यविधि बनिरहेको र सो कार्यविधि अनुसार हुने । हाललाई गुनासोको रूपमा दर्ता गर्न सक्नेछ । | नेपाली नागरिकताको प्रमाण पत्र, जग्गाधनी दरी प्रमाण पूर्जा, सर्वेक्षणको निस्सा |



| | | | |
|----|--|--|---|
| ७ | दुईवटा जोडिपको घरको छाना एउटै भन्ने जस्तो देखी दुइवटा धरलाई लाभग्राहीको सचीमा पहलो र दोश्रो घरधनीको रूपमा राखिएको । | घरधनीले समेत घरजमाको स्वामित्व रहेको बेलै कागजात पेश गरेको खण्डमा अनुदान सम्झौता हुन सक्ने । गुनासेमा दर्ता गराई आवश्यक कागजात प्रमाणपत्र पुरा भएपछि अनुदान सम्झौता गर्न सक्ने । | नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाण पूर्जा, सर्वेक्षणको निस्सा |
| ८ | श्रीमान र श्रीमतीको हकमा श्रीमानले श्रीमतीको वा श्रीमतीले श्रीमानको प्रतिनिधि बस्तुपर्ने अवस्था । | श्रीमानले श्रीमतीलाई वा श्रीमतीले श्रीमानलाई प्रतिनिधि तोकी प्रतिनिधि तोकेको फारममा हस्ताक्षर भएको अवस्थामा अनुदान सम्झौता हुन सक्ने । | प्रतिनिधि तोकेको फारम, दुवैजनाको नेपाली नागरिकताको प्रमाण पत्र, जग्गाधनी दर्ता प्रमाण पूर्जा, सर्वेक्षणको निस्सा, |
| ९ | एउटै घरमा एक भन्दा बढी व्यक्तिको स्वामित्व रहेको । | यस्तो अवस्थामा एउटा मात्र अनुदान सम्झौता हुनेछ । दुवैजनाको संयुक्त स्वामित्वमा अनुदान सम्झौता हुनेछ वा एकले अकीलाई प्रतिनिधि तोकन सक्नेछ । | नेपाली नागरिकताको प्रमाणपत्र, सर्वेक्षणको निस्सा र जग्गाधनी दर्ता प्रमाण पूर्जा |
| १० | घर क्षति भएर ढल्यो तर पछि घर बनाउदा त्यहि ठाउँमा बनाउन पछि कि पर्दैन । | यस्तो अवस्थामा आफूलो जग्गामा जता पनि घर बनाउन पाईन्छ, नजिकको अर्को कितामा पनि घर बनाउन पाईन्छ, त्यहि कितामा पनि जग्गा खाली छ भने घर बनाउन पाईन्छ र छिपेका गा.वि.स.मा पनि घर बनाउन पाईन्छ । | नेपाली नागरिकताको प्रमाणपत्र, सर्वेक्षणको निस्सा र जग्गाधनी दर्ता प्रमाण पूर्जा |
| ११ | गाउँ ब्लकको नै जग्गा दर्ता नभएको र जग्गाको लालपूर्जा नभएको खण्डमा । | यस्तो अवस्थालाई सम्बोधन गर्न, भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणको लागि जग्गा प्राप्ती सम्बन्धी कार्यविधि जारी भएको छ । सो कार्यविधि अनुसार जग्गा दर्ताको प्रक्रिया अगाडी बढाइ दर्ता भई लालपूर्जा जारी भएपछि भात्र अनुदान सम्झौतामा हस्ताक्षर हुन सक्ने । | |
| १२ | बाबुको नाम अथवा दाजुको नाम पहिनो लाभग्राहीको रूपमा र छोराको अथवा भाइको नाम दोश्रो लाभग्राहीको रूपमा भएको खण्डमा तर अशब्दाण्डा भई बेलाबेलै बसेको, आवश्यक कागजात भएको अवस्था । | यस्तो अवस्थामा पहिलो लाभग्राहीले अनुदान सम्झौता गर्न सक्ने । दोश्रो लाभग्राहीले गुनासेमा दर्ता गराई वैशाख १२ गते भद्रा अगाडि वै अंशवडाङ्गा भैसकेको हो भने अशब्दाण्डाको कागजापत्र पेश गरेर प्रमाणित भएप्पा दुवै जनालै सम्झौता पत्रमा हस्ताक्षर गर्न सक्ने छन् । | जग्गाधनी दर्ता प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र र सर्वेक्षणको निस्सा, अंशबडा भैसकेको कागज |
| १३ | झुँँचालो अधि कागजात भएको, लाभग्राहीको सूचीमा पनि नाम भएको तर झुँँचालोको काणले वा अन्य कुनै कारणले नेपाली नागरिकता अथवा जग्गा धनी दर्ता प्रमाण पूर्जा(लालपूर्जा) हराएको अथवा नस्ट भएको अवस्था । | सम्बन्धित कार्यालयबाट प्रतिलिपि कागजातहरू प्राप्त गरी अनुदान सम्झौता पत्रमा हस्ताक्षर गर्न सकिन्छ । | जग्गाधनी दर्ता प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र, र सर्वेक्षणको निस्सा |
| १४ | घर भएको स्थानमा परिहो गई वा अन्य भौगोलिक, भौगोलिक कारणले जग्गा प्रयोग गर्न नमिले भएको, स्थानान्तरण गर्नुपर्ने भएको खण्डमा । | यस्तो अवस्थामा स्थानान्तरण गर्न तथा जग्गा प्रयोग गर्न भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणको लागि जग्गा प्राप्ती सम्बन्धी कार्यविधि अनुसार गर्न सकिन्छ र हाललाई गुनासेमोको रूपमा दर्ता गर्न सकिन्छ । | जग्गाधनी दर्ता प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र, र सर्वेक्षणको निस्सा |

| | | | |
|----|---|--|--|
| १५ | सर्वेक्षणको निस्सा भएको तर लाभग्राहीको सूचीमा नाम नआएको । | यस्तो अवस्थामा घरको क्षतिको स्तर ग्रेड ३ भन्दा कम भएकोले लाभग्राहीको सूचीमा पर्न योग्य नपरेको हुनसक्ने र सोहिं कारणले सूचीमा नाम नपरेका हुन सक्छ तर आफुलाई कुनै शंका लागेमा, आफुनो क्षति धेरै छ भन्ने लागेमा घर धनीले गुनासोको रूपमा दर्ता गर्न सक्छन तर सर्वेक्षणको बिस्तृत विवरण हेरेर सो निश्चित गरेपछि लाभग्राहीको सूचीमा पर्न सक्ने हो अथवा पर्न नसक्ने हो निक्यौल गरे पछि सोहिं अनुसार जानकारी हुनेछ। गुनासो दर्ता गर्दैमा लाभग्राहीको सूचीमा पर्नैपछि भन्ने हुदैन । | जग्गाधनी दर्ता प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र र सर्वेक्षणको निस्सा |
| १६ | भूकम्पले क्षतिग्रस्त भएको घर आफूनै नाममा भएको तर सर्वेक्षणमै नाम छुटेको । | त्यस्तो अवस्थामा गुनासोमा दर्ता गराउन सकिन्छ र त्यसको लागि पछि गाउँ सर्जीमनबाट घर सर्वेक्षण गर्न छुटेको हो भन्ने प्रमाणित भई आएको खण्डमा थप सम्बोधनका लागि माथिल्लो निकायमा पेश हुन सक्छ र सर्वेक्षण हुन सक्छ । | जग्गाधनी दर्ता प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र र सर्वेक्षणको निस्सा, सरजिमनको प्रमाण |
| १७ | सर्वेक्षण निस्सा र लाभग्राही नामावलीमा नाम, थर फरक भएको र परिवार संख्यामा फरक परेको । | सर्वेक्षणमा भएको त्रुटीले यस्तो भएको हुन सबदछ । नाता प्रमाणीत भएको कागजात वा नेपाली नागरिकताको प्रमाण पत्रबाट सहि नाम खुलेको अवस्थामा अनुदान सम्भौता हुन सक्नेछ । | जग्गाधनी दर्ता प्रमाण पूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र र सर्वेक्षणको निस्सा, नाता प्रमाण वा नामथर खुल्ने अन्य कागजपत्र |

पुनर्वास वा स्थानान्तरणका लागि दिने निबेदनको ढाँचा

सम्बत २०७२ साल बैशाख १२ गतेको भूकम्प वा तत्पश्चातको पराकम्पबाट घर क्षतिग्रस्त भई बसोबास गर्न मिल्ने अवस्था नभएको स्थानमा भौगोर्धक कारणबाट घर बनाउन जोखिम हुने भएको र आफु वा आफ्नो परिवारको नाममा नेपाल राज्यभर घर वा जग्गा नभएकाले पुनर्वास वा स्थानान्तरणको लागि देहायको कागजात संलग्न गरि निबेदन गरेको हुँ ।

निबेदकको नाम :

दस्तखत :

सहीछाप :

पूरा ठेगाना :

बाबुको नाम :

बाजेको नाम :

निबेदनसाथ पेश गर्नु पर्ने कागजात

(क) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

(ख) भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास गरेको भन्ने व्यहोरा खुल्ने स्थानिय निकायको सिफारिस

(ग) भोग चलन, तिरोभरो गरेको कागज प्रमाण भए, सो प्रमाणको प्रतिलिपि

भूमि समस्या र पुनर्निर्माणमा पारेको असर

(१४ जिल्लाका अगुवाले दिएको सुचनाका आधारमा)

| समस्या | घटना वा पुष्ट्याईको आधार |
|---|---|
| लालपुर्जा नभएका परिवारले अनुदानका लागि सम्भौता गर्न पाएका छैनन। | सिन्धुलीको निपाने गाविसमा ५ सय भन्दा बढी परिवार ऐलानीमा बसेका छन्। भूकम्पले उमीहरूको घर क्षति भयो। लालपुर्जा नहुँदा घर निर्माणका लागि अनुदान सम्भौता भएन। कमलामाई नारपालिकाको वार्ड नं. ११ र १२ मा बसे परिवारले सम्भौता गर्न पाएन। काङ्को भुम्तुटार ६६९ र फलौंटे ४१० परिवार पनि बज्चित भए। |
| नागरिकता नहुँदा पनि भुकम्पाईडितले राहत र अनुदान पाउन सकेका छैनन। | काङ्केको पाँचखाल नपा वार्ड नं. ४ मा साईली दुनुवारको सानो घर थियो, माटोले बनाएको। भूकम्पले भाँटियो। अर्को ठाउँ नहुँदा ल्हाँ २ चुलो लगाएर २ भाई परिवार बस्थे। एक भाईले १५ हजार पनि पायो। १० हजार पनि पायो। साईली दुनुवारले नागरिकता नहुँदा पाएन। त्रिपालमै बस्नु भएको छ। |
| बुवाको नाममा भएको जग्गामा ३/४ भाई छोराको अंश छ। लालपुर्जाका आधारमा एकजनाले मात्र अनुदान पाउने भएपछि अरूले घर कसरी बनाउने भने समस्यासँगै परिवारिक दृन्द पनि बढेको छ। | नुवाकोट जिल्लिङ गाविसका सन्त बहादुर तामाङ्का ४ छोरा छन्। चुट्टिटर बसेका भएपनि जग्गाको अंशबण्डा भएको छैन। अहिले सन्त बहादुरले मात्र अनुदान सम्भौता गर्न पाए। |
| भूकम्पले भत्काएका घर आफै बनाउने परिवारलाई सरकारले प्रोत्साहन दिनु पर्ने हो। त्यो हुन नसकदा पनि समस्या लिएबैदै गएको छ। | ओखलढुङ्गा च्यानम गाविस वार्ड नं. ८ बस्ने तिलमाथा नेपालीको घर भूकम्पले क्षति भयो। बस्ने अर्को ठाउँ नभएपछि आफैले परम्परागत शैलीको घर बनाए। प्राविधिक टोलीले निरक्षण गर्दा तोकेको डिजाइन अनुसार नभएको भी अनुदान पाउदेमा उनको नाम समावेश भएन। यसले तिलमाथालाई आफै घर बनाएकोमा पछुतो भयो नै, अरू पनि सरकारको आश गरि बस्ने अवस्था पुगे। |
| सरकारले घरको डिजाईन अनुदान रकमको सिमा सबैका लागि एउटै तोक्यो। यो व्यवहारिक भएन। | गोरखाको बारपाक भुकम्पको केन्द्रविन्दु हो। त्यहाँ पुन सदरमुकामबाट बखांको समयमा २ दिन लाग्छ। जग्गाको अंशबण्डा देखि घर निर्माणका लागि अनुदान लिने प्रक्रियामै ४ पटक सदरमुकाम आउजाउँ गर्दा ४० हजार खर्च हुँच। बाटो विग्रिएर सामान दुवानी गर्ने पनि समस्या छ। |

| | |
|---|---|
| <p>लालपुजाकै भरमा अनुदान दिने तर जग्गाको गुणस्तर नहेन हो भने हाम्रा अवका संचना पनि जोखिमपूर्क बन्न सक्दैनन ।</p> <p>यस्ता जोखिमपूर्क बस्तीको सुचना पनि लिन सकिएको छैन ।</p> | <p>सिन्धुपाल्चोक हेलम्बुको वार्ड नं. ८ मा पर्ने फुसा भन्ने ठाउँमा लामा र शेपहरूको बस्ती छ । जमिन धसिएकाले त्यो बस्तीमा नयाँ घर निर्माण उपयुक्त छैन । हेलम्बुकै चितुरीखर्कमा पनि फाटेको छ । पाल्चोकको गाँबिसको पाडवाटालको जमिन धसिएकापछि त्यहाँ माङ्गे गाउँ छोडेर लुन्डी टोलमा बसेका छन् ।</p> <p>सुवाडाउँडामाङ्का करीब ३ सय परिवार आफ्नो ठाउँ पहिरोले बस्नयोग्य नरहेपछि लहरेपौत्रा १ को बोकेटार, सातविसे, नैविसेमा बसेका छन् । उनीहरूको लाभग्राही सुचिमा पनि नाम आएको छैन । जग्गाको लापुजाँ सबैसंग छ । तर घर बनाउन सांकेने ठाउँ छैन । भूकम्प जाँदा जमिनमा चिरा परेपछि उनीहरू गाइबस्तु पनि जंगलमा छोडेर त्यहाँ बस्न आएका थिए ।</p> |
| <p>लालपुजार्जा भएको जग्गामा बस्नयोग्य छैन । घर भएको जग्गा खेलानी छ । त्यस्ता परिवारले कसरी आवास वा घर निर्माणका लागि अनुदान पाउँछन ?</p> | <p>मकवानपुरको छित्रवन गाविसका टंक प्रसाद चौलामाईको घर ऐलानीमा छ । उहाँसंग दर्ता जग्गा पनि छ । तर त्यो जग्गामा खोला बगारहेका छ । उनले लालपुजार्जाको आधारमा अनुदान त लिन सक्नान तर घर बनाउन सक्दैनन । मकवानपुरको आमभाज्याड गाविस र हेठोडा नगरपालिकामा पर्ने धैरैको जग्गा खोलामा परेको छ ।</p> |
| <p>प्राविधिकहरूको टोली परधुरी सर्वेक्षण गर्दा परिवारलाई नभई घरलाई आधार बनायो । यसले एउटै घरमा कोटा अलग गरि छुट्टिएर बसेका परिवार लामग्राहीमा परेनन । ३ ठाउँमा घर भएको नाम ३ ठाउँमै देखियो ।</p> | <p>सुवाडेहुँडु गाविस सार्वांग नं. ४ का राम प्रसाद ढकालका ४ छोरा छन् । चारे अलग अलग काठा बार्वाई एउटै घरमा भिन्न भई बसेका छन् । प्राविधिक टोलीले सर्वेक्षण गर्दा एक जनाको नाम मात्र लाभग्राहीमा अयो ।</p> <p>राहत वितरण गर्दा४ भाईले नै परिचय पत्र पाएका थिए । संघसंस्थाबाट सहयोग पनि सबैले पाएका थिए । पर निर्माणका लागि एकभाइले मात्र अनुदान पाउने हुँदा भाईभाईमा विवाद भई सम्भोता स्थिरित भएको छ ।</p> |
| <p>पूर्ण क्षति भएका घरलाई आशिक र आर्थिक क्षति भएका घरलाई पूर्णक्षति भएको भनी अभिलेख राखिएको छ ।</p> | <p>ओखलढुंगा कुनूरादेवी गाविस वार्ड नं. २ का माधव धमलाको घर पूर्ण रूपमा क्षति भयो । भूकम्प पश्चात उनले गाविसबाट परिचय पत्र पाए । राहत स्वरूप १५ हजार र न्यानोका लागि १० हजार पनि पाए । प्राविधिक टोली सर्वेक्षण गर्दा४ उनको नाम आएन । उनके गाउँमा सामान्य क्षति भएका परिवारको नाम आएको छ ।</p> <p>चितवनको कुरुनिरामा क्षतिको सुचना २ पटक आयो । पहिला ६ सयधर क्षति भएको भनिन्यो । दोस्रो पटकको सुचनामा १ हजार १ सय घर क्षति भएको भने आयो । समान्य चर्केका घरलाई पूर्ण क्षति भनिएको छ । दरेचोक गाविसको भुसाका चेपाडहरूका संबै घर भतिके । उनीहरूको नाम आएन ।</p> |
| <p>भूकम्पबाट प्रभावितहरू विस्थापित भई शिविरमा बसे । त्यहाँ पनि उनीहरूले बसन पाईरेहेका छैनन ।</p> | <p>धारिडको तिप्लीड गाविसबाट विस्थापित भई आएका भूकम्पपिडित ८ दिन पैदल हिडेर सदर्युकाम युँ । देवी पकोप उद्धार समन्वय समितिले उनीहरूसँगित २०० परिवारलाई खेल बनामा बसायो । जिल्ला प्रशासनले निर्णय गरि हटाईयो । त्यसपछि उनीहरू अल्छी ढाँडा समुदायिक बनको रातामाटे भन्ने ठाउँमा बसे । त्यहाँ पनि बसन नदिएपछि अहिले केशव कडेलको ६ रोपनी जग्गाको मासिक जम्मा १४ हजार भाडामा लिएर छापा बनाई बसेका छन् ।</p> |
| <p>समयमै पुनर्निर्माण र पुनर्वासको काम हुन नसकदा भोकमारी पनि बढन थालेको छ ।</p> | <p>भूकम्पले भएको घर जग्गा बस्नलायक नरहेपछि शिविरमा बसेका छन् । यसरी शिविरमा बस्ने अधिकाँश परिवारको जिविका खेतीपाती हो । अहिले जग्गा बाँझो छ । शिविरमा बस्दा ज्यालादरीले खान पुर्नेन । खाद्य सुरक्षाको दृष्टिकोणले पनि पुनर्निर्माणको काम छिटो र मौलिक हुनुपछि ।</p> |

| | |
|--|--|
| <p>स्थानिय समुदायको सहभागिता नहुँदा अनुदान वितरणमा पनि कठिनाई छ । सरकारी टोलीले नैति र प्रमाण हेचे । समाज विश्वास परम्पराले बाँचेको छ । यसको तालमेल नमिलाई पिंडितले न्याय नपाउने त छैचै । सरकारी धोषणा पनि असफल हुन्छ ।</p> | <p>भिमेश्वर नगरपालिका वार्ड नं. २ का राम बहादुर रिमालका ३ भाई छन् । (उनी लगायत ४) नागरिकतामा उनीभन्दा कान्छाको नाम पनि राम बहादुर रिमाल तै छ । गाउँमा दुले राम, सानो राम भेर विछ्नु । मिनमात्र २ राम बहादुर रिमाल भने नाम लाभग्राही सुचिमा छ । निस्सा नं. छैन । नागरिकता नं. पनि मिलन । कुन रामसंग सम्झौत गर्नै भने विषयमा सरकारी टोली नै समस्यामा छ ।</p> |
| <p>घरधुरी सर्वेक्षण समै जग्गाको क्षेत्रफल पनि विचार गरिनुपर्छ । एक जनाको नाममा जग्गा छ । शहरातर जग्गाको लालपुर्जा छ । शर्शपाल शर्शपाल अहिलाको मापदण्ड अनुसार टुकुउन मिल्दैन । उनीहरूलाई घरबासका लागि थप जग्गा आवश्यक पर्छ ।</p> | <p>काठमाण्डौका रत्न बहादुर शाक्यको घर न्युरोडमा थियो । चारभाईको अंश थियो । त्यहाँ ठाउँ अभाव भएपछि त्यो घर बेरेय नयाँ बजारमा अर्को घर किरेर बस्न थाले । उक्तो मध्ये एक भाई बुधरत्न शुभ्रय सामाकोशी सुकुम्बासी टोलमा बदै आएका छन् । उक्तो मध्ये पनि ४ छोरा छन् भूकम्पले सम्भव पनि भयो । सुकुम्बासी टोलमा बसेकाले अनुदानपाउने भए । अंशबाट गर्न पनि नमिल्ने । घरबासका लागि जग्गा पनि नपाउने भएपछि सबै पिंडितहरूले कसरी सहयोग पाउँच्न ।</p> |
| <p>मोही, गुटी जग्गा कमाउनेले जग्गाधीको लालपुर्जा र मञ्जुरीनामा पेश गरि अनुदान लिन सक्ने । २०७२ वैशाख १२ को भूकम्पअधी मानो छुट्टियाई बसेका तर जग्गाको अंशबाट गर्न नसकेका परिवारले स्थानिय सञ्जितनका आधारमा अनुदान पाउने व्यवस्था भएपनि त्यता परिवारले पाउन सकेका छैन ।</p> | <p>दोलखा भिमेश्वर नगरपालिका २ तिखातलका ज्ञानमार्या बि.क. ५ पुस्ता देखि भ्रमबहुत श्रेष्ठको जग्गा कमाउँदै आउनु भएको छ । उनले आधाजग्गा दावी गर्दा बाली बुझाएका भरपाई खोजिएकाले सम्भव भएन । त्यही जग्गामा घर थियो भूकम्पले भट्कियो । लाभग्राहीको सुचिमा नाम आएको छ । जग्गाधीनीले घर बनाउन मञ्जुरीनामा दिन मानेन । र सम्झौता भएन ।</p> <p>सोही ठाउँ बस्ने सोलमध्यी योगीले पनि इश्वरीलाल मास्के र खडक बहादुर श्रेष्ठको जग्गा कमाउँदै आए । फिल्ड बुकमा नाम छ । जोताहा अस्थायी निस्सा पनि छ । मालपोतेमा मुद्दा छ । मालपोतेले कुन बुझाएको रसिद मान्छ । जग्गाधीनी रसिद दिन मादैन । घर बनाउन मञ्जुरीनामा दिएन । घर सर्वेक्षणमा नाम आएको छ । जग्गाधीनीले मालपोतेमा रहेको मुद्दा फिर्ता लिएना घडेरी दिन्दू भनेका छन् । उनको जिविका मागेर चल्छ ।</p> |
| <p>जनजातीको पहिचान हुने गरि पुनर्निर्माण गरिनुपर्छ ।</p> | <p>सरकारले दिएको नक्सामा जनजातीहरूको प्रम्परागत शैली छैन । आदिबासी जनजातीहरूले धुमाउने घर (गोली आकारका) बनाउँच्न । भान्साकोठा, पुजाकोठा, पाउङाकोठा, अनभण्डार छुट्टै हुँच । भूइलाला, माथिल्लो तला हुन्छ । सरकारले न त्यो डिजाइन ल्यायो । न त्यस अनुसारको बजेट ।</p> |
| <p>जनता आवास कार्यक्रमबाट सिकाइलाई पुर्निर्माण संग जोड्नु पर्छ । जग्गा दर्ता नहुँदा जनता आवास कार्यक्रम पनि प्रभावित भएको छ ।</p> | <p>नेपालमा चेपाड समुदायको जनसंख्या ६८ हजार ३ सय ९९ छ । चितवनमा मात्र २९ हजारको हाराहारीमा छन् । १५ प्रतीतात्त्वसंग जग्गाधीनीपुर्जा छैन । उनीहरू सरकारी वा बन छेको जग्गामा बदै आएका छन् । यसै परिवारको बस्ती छिचितवन अयोध्यापुरी गाबिसको व्याउली, कान्छीबाँयौ, दूलीबाँयौ, कुसुमखोला, माडी, क्षेत्रमा । उनीहरू २०५० को बाढीले मकवानपुर, धादिङ र चितवनकै लोथरबाट विस्थापित भई त्यहाँ बस्न थालेका हुन् ।</p> |
| <p>सरकारले उनीहरूलाई जनता आवास कार्यक्रम अन्वयन घर बनाउन सहयोग गरेको थियो । त्यो प्रक्रिया अहिले रोकिएको छ । आधिक वर्ष २०७२/७३ मा डिभिजन शरही विकास कार्यालयका प्रमुख दुगेल, स्थानिय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, सांसदहरू विकम पाण्डे, कृष्णभक्त पोखरेल, शेपानाथ अधिकारी, सुनेन्द्र पाण्डे समितिको टोलीले सरकारी जग्गा अतिक्रमण भएको ठहर गरि कार्यक्रम रोकिएको छ । यसबाट २ सय परिवार प्रभावित भएका छन् ।</p> | <p>सरकारले उनीहरूलाई जनता आवास कार्यक्रम अन्वयन घर बनाउन सहयोग गरेको थियो । त्यो प्रक्रिया अहिले रोकिएको छ । आधिक वर्ष २०७२/७३ मा डिभिजन शरही विकास कार्यालयका प्रमुख दुगेल, स्थानिय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, सांसदहरू विकम पाण्डे, कृष्णभक्त पोखरेल, शेपानाथ अधिकारी, सुनेन्द्र पाण्डे समितिको टोलीले सरकारी जग्गा अतिक्रमण भएको ठहर गरि कार्यक्रम रोकिएको छ । यसबाट २ सय परिवार प्रभावित भएका छन् ।</p> |



| | |
|--|--|
| <p>पुनर्निर्माण नीतिमा महिलाहरूले सरल तरिकाले अनुदान लिन सक्ने व्यवस्था हुनुपर्छ ।</p> | <p>मकवानपुरको छतिवन गाविस वार्ड नं. ३ मा बस्ने ईन्जिनियर राई एकल महिला हुन । उनका २ छोरा र १ छोरी छन् । उनी बरदै आएको घरको लालपुर्जा सासुको नाममाछ । भूकम्पले उनको घर पूर्ण क्षति भएपछि परिचय पत्र पाए । प्राविधिक टोलीले घरधुरी सर्वेक्षण गर्दा लाभग्राही सुचीमा नाम छुट्यो । वडा नामारिक मञ्चको सिफारिस सहित गुनाहो फारम भरिएपछि नाम आयो । सम्झौता गर्न जाँदा सासुको लालपुर्जा लैजानु भयो । तर सम्झौता भएन् । किनकी त्यो लालपुर्जा पेश गरि माईनी बुहारीले सम्झौता गरिसक्नु भएको रहेछ ।</p> <p>दोलखाको संगीता योगी भिन्नै भएर बसेको ७ वर्ष भयो । जग्गाको लालपुर्जा सासुको नाममा छ । सासुको मून्यु भएको १४ वर्ष भईसक्यो । नामसारी भएको हैन । उनलाई सम्झौतागै बसेको भनी पाहिले चरणमा राहत दिइएन । काठमाण्डौ बस्ने देवरहरूलाई भिन्न भएको देखाई राहत दिइयो । पछि वार्ड सरिवसंग समया जनाई राहत लिनु भयो । भिन्न भएर बसेपनि घर एउटै थियो । प्राविधिक टोलीले घरधुरी सर्वेक्षण गर्दा घरमुलीमा संगीता योगीको नाम राख्ने भन्ने कुरा भयो । तर लाभग्राही सुचीमा घरमुलीको नाममा सासुराम योगी (सम्मु) को र निस्सा नं. रामशरण योगी (जेठाजु) को आयो । परिवारमै विवाद भई सम्झौता रोकिएको छ ।</p> |
| <p>अन्य समस्या</p> | <p>२०७२ चैत्र १ गते ओखलढुगाका भीम प्रसाद अधिकारीको घरको क्षति विवरण प्राविधिक टोलीले लियो । सोही घर ३ दिनपछि बिक्रि भई २०७२ चैत्र ३ गते दिलमाया बस्नेतको नाममा नामसारी भयो । लाभग्राहीमा भीम प्रसाद अधिकारीको नाम छ । घर दिलमाया बस्नेतको भयो । सम्झौता रोकिएको हो ।</p> <p>काम्पे ज्याम्ती गाविसका पोते लामा जग्गाको अंशबण्डा गर्न आउँदा ११ हजार खर्च भयो । राजस्व यसमा छैन । लालपुर्जा नै आधार बनाउने हो भने भूकम्पपिडितले खर्च धान्न सक्दैनन ।</p> |

झोत : भूकम्प प्रभावित ७४ जिल्लाका अभुवाहरूको सहभागितामा २०७३ भदौ ९ देखि ११ गतेसम्म वितवनमा सम्पन्न तालिममा प्राप्त जानकारीअनुसार ।



सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)
पोस्ट बक्स नम्बर : १९७९०, भूमिघर, धापासी-८, काठमाडौं, नेपाल
फोन : ९७७-१-४३६०४८६, फ्याक्स : ९७७-१-४३५७०३३



राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल
ठिमूरा, चितवन, नेपाल, फोन : ९७७-१-६९१४५८६
ईमेल : land@nlrfnepal.org



अक्सफाम नेपाल
जावलाखेल, ललितपुर नेपाल
फोन : ९७७-१-५५४४३०८